



शैल्यशिखर नगरपालिका द्वारा प्रकाशित

स्थानीय राजपत्र

खण्ड: ६

संख्या: २७

मिति: २०८०/०३/०५

भाग-२

शैल्यशिखर नगरपालिका

शैल्यशिखर नगरपालिकाको व्यवसाय दर्ता तथा नविकरण कार्यविधि, २०७९

नगरकार्यपालिकाबाट स्वीकृत मिति

२०८०।०३।०५

शैल्यशिखर नगरपालिकाको व्यवसाय दर्ता तथा नविकरण कार्यविधि, २०७९

प्रस्तावना:

नगरपालिका क्षेत्रभित्र संचालनमा रहेका तथा संचालन गर्न चाहने व्यापार तथा व्यवसायहरूको दर्ता, नविकरण, नियमन तथा व्यवसायमैत्री वातावरण निर्माण गर्न, अभिलेख राख्नु, व्यापार तथा व्यवसायलाई करको दायरामा ल्याउनु नितिगत व्यवस्थापन गर्नुपर्ने भएकोले स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरी शैल्यशिखर नगरपालिकाले यो कार्यविधि, २०७९ बनाई लागु गरेको छ ।

१. नाम र प्रारम्भ:

- १) यस कार्यविधिको नाम शैल्यशिखर नगरपालिकाको व्यवसाय दर्ता तथा नविकरण कार्यविधि, २०७९ रहेको छ ।
- २) यो कार्यविधि तत्काल लागु हुनेछ ।

२. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यो कार्यविधिमा,

क) “कर” भन्नाले नगरपालिका संग सम्बन्धित र प्रचलित ऐन, नियमावली र यो कार्यविधि बमोजिम नगरपालिकाले आफ्नो क्षेत्र भित्रको व्यवसायमा पूँजिगत लगानी, आर्थिक कारोबार, क्षेत्रगत एवं व्यापारिक महत्वको आधारमा लगाउन सक्ने व्यवसाय करहरूलाई सम्झनु पर्छ र यो शब्दले व्यवसाय करको अतिरिक्त लाग्ने थप शुल्क, दर्ता, जरिवाना समेतलाई जनाउँछ ।

ख) “करदाता” भन्नाले दफा ६ बमोजिम कर तिर्नुपर्ने दायित्व भएका व्यक्ति, फर्म वा संघ/संस्थालाई सम्झनु पर्दछ ।

ग) “कार्यपालिका” भन्नाले शैल्यशिखर नगरपालिका नगर कार्यपालिकालाई सम्झनु पर्दछ ।

घ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले नगरपालिकाको प्रशासकीय प्रमुखको रूपमा नियुक्त कर्मचारीलाई सम्झनु पर्दछ ।

ङ) “कर अधिकृत” भन्नाले यो कार्यविधि बमोजिम कर अधिकृतको काम गर्ने कर्मचारीलाई सम्झनु पर्दछ ।

च) “वडा” भन्नाले नगरपालिकाको वडा सम्झनु पर्दछ ।

छ) “कार्यालय” भन्नाले नगरपालिकाको कार्यालय सम्झनु पर्दछ । यो शब्दले वडा कार्यालय समेतलाई बुझाउनेछ ।

ज) “शाखा” भन्नाले राजस्व सम्बन्धी शाखा तथा उपशाखालाई सम्झनु पर्दछ ।

झ) “व्यवसायी” भन्नाले व्यापार तथा व्यवसाय संचालन गर्नेगरी नगरपालिकामा व्यवसाय दर्ता गर्ने व्यक्ति/फर्म/संघसंस्थालाई सम्झनु पर्दछ ।

ञ) “नगरपालिका” भन्नाले शैल्यशिखर नगरपालिकालाई सम्झनु पर्दछ ।

३. दर्ता गरी व्यवसाय सञ्चालन गर्नुपर्ने:नगरपालिका क्षेत्रभित्र कुनै पनि व्यवसाय संचालन गर्नुअघि यस कार्यविधि बमोजिम व्यवसाय दर्ता गर्नु पर्नेछ । यसअघि स्थापना भै संचालनमा रहेका व्यवसायहरू समेत यसै कार्यविधि बमोजिम दर्ता गर्नुपर्ने छ ।

४.व्यवसाय सञ्चालनको अनुमति लिनुपर्ने:

१) नगरपालिकामा व्यवसाय दर्ता गरिसकेपछि अन्य सम्बन्धित निकायबाट प्रचलित कानून बमोजिम अनुमति लिनुपर्ने प्रावधान भएका पेशा,व्यवसाय,उद्योगधन्दा संचालन गर्नुपूर्व सम्बन्धित निकायबाट अनिवार्य अनुमति लिनुपर्ने दायित्व सम्बन्धि व्यवसायीको हुनेछ ।

२) यस कार्यविधि बमोजिम नगरपालिकाको कर प्रयोजनका लागि व्यवसाय दर्ता भएको आधारमा मात्र कुनै पनि पेशा,व्यवसाय,उद्योगधन्दा सञ्चालन गर्ने अनुमति पाएको मानिने छैन ।

५.व्यवसाय दर्ताको लागि दरखास्त दिने र दर्ता गर्ने:

१) नगरपालिका क्षेत्र भित्र कुनै व्यवसाय दर्ता गर्न चाहने व्यक्तिले अनुसूचि -१ मा उल्लेखित ढाँचाको दरखास्त फारम कार्यालयमा दिन सक्नेछ । यस्तो दरखास्त फारममा देहायका विवरण तथा कागजातका प्रमाणहरू संलग्न हुनुपर्नेछ ।

क) व्यवसायको नाम:

ख) व्यवसाय रहने ठेगाना:

ग) व्यवसायको प्रकृति:उद्योग,व्यापार,सेवा,पेशा आदि

घ) व्यवसायले कारोबार गर्ने मुख्य वस्तु सेवा तथा कामको विवरण

ङ) स्थिर चालु पुर्जिगत लगानी

च) व्यवसायीको नाम,ठेगाना र बाबु ,बाजेको नाम

छ) व्यवसाय रहने घरधनी / जग्गाधनीको नाम,बहालमा भए बहाल सम्झौताको प्रतिलिपि

ज) समय समयमा नगरपालिकाले तोकिदिएको अन्य विवरणहरू

झ) व्यवसायीको नागरिकताको प्रतिलिपि

ञ) अन्यत्र व्यवसाय दर्ता र इजाजत प्राप्त भएको सोको विवरण तथा इजाजत र दर्ता प्रमाणपत्रको प्रतिलिपि

ट) वडा कार्यालयको सिफारिस

ठ) भारतिय नागरिक भए भारतिय नागरिकताको प्रतिलिपि वा आधार कार्डको प्रतिलिपि

२) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएपछि कार्यालयले यस उपर आश्यक जाँचबुझ समेत गरी चालु आर्थिक वर्षको आर्थिक ऐनमा तोकिए बमोजिमको वार्षिक कर एवं अन्य दस्तुरहरू लिई व्यवसाय दर्ता गर्नेछ

३) माथि उपदफा(२)बमोजिम व्यवसाय दर्ता भएपछि कार्यालयले दर्ता भएको व्यवसायको विवरण अनुसूचि-२ बमोजिमको व्यवसाय दर्ता किताबमा उल्लेखिगरी निवेदकलाई अनुसूचि-३ढाँचामा व्यवसाय दर्ता प्रमाणपत्र उपलब्ध गराउनेछ ।

४) कुनै व्यक्तिको नाममा एउटै उद्देश्य भएको एकभन्दा बढी स्थानमा व्यवसाय संचालन गर्नुपर्ने भएमा प्रचलित कानूनमा अन्यथा व्यवस्था गरेको अवस्थामा बाहेक छुट्टाछुट्टै व्यवसाय दर्ता गराउनु पर्नेछ ।

६.कर बुझाउने दायित्व:

१) कर बुझाउने दायित्व यस कार्यविधिको दफा ५ बमोजिम व्यवसाय दर्ता गरेको व्यक्ति, फर्म वा निजले तोकेको प्रतिनिधिको हुनेछ ।

२) कुनै व्यवसाय एक भन्दा बढी व्यक्तिको नाममा संयुक्त दर्ता भएको रहेछ भने सो मध्ये कुनै पनि व्यक्तिलाई कर बुझाउन बाध्य गर्न सकिनेछ ।

७. व्यवसाय निवकरण गर्नुपर्ने: दफा ५ बमोजिम दर्ता भएको व्यवसाय आर्थिक वर्ष शुरु भएको ३ महिना भित्र वार्षिक कर तिरि प्रत्येक आर्थिक वर्षको लागि निवकरण गर्नु पर्नेछ ।

८. व्यवसाय दर्ता तथा निवकरण शिविर सञ्चालन गर्न सकिनेछ:

१) दफा ५ बमोजिम दर्ता हुने तथा दफा ६ बमोजिम निवकरण गर्नुपर्ने प्रयोजनको लागि कार्यालयले स्थानीय आवश्यक र औचित्यका आधारमा वडा कार्यालय वा आमव्यवसायीलाई पायक गर्ने स्थानमा व्यवसाय दर्ता तथा निवकरण शिविर सञ्चालन गर्न सकिनेछ । नगरपालिकाबाट व्यवसाय कर टोली खटाइएको अवस्थामा व्यवसायीको कार्यस्थलमै व्यवसाय दर्ता तथा प्रमाण पत्र निवकरण गर्न सकिनेछ । व्यवसाय दर्ता तथा निवकरणका लागि नगरपालिकामा क्रियाशिल व्यवसायि तथा पेशागत संघ-संस्थाहरूसंग सहयोग लिइनुका साथै यस कार्यमा आवश्यक प्रतिफलको लागी अन्य क्षेत्रलाई पनि परिचालन गर्न सकिनेछ ।

९. विवरण हेरफेर गर्नुपर्ने भएमा अनुमति लिनुपर्ने:

१) दफा (५) बमोजिम व्यवसाय दर्ताको लागि पेश गरिएको निवेदनमा उल्लेखित विवरणहरूमध्ये केहि कुरा हेरफेर गर्नुपर्ने भएमा सोको जानकारी कार्यालयमा दिनुपर्नेछ ।

२) उपदफा (१) बमोजिम निवेदन परेमा कार्यालयले फिल्डमा गई आवश्यक जाँचबुझ समेत गरी संशोधन प्रकृतिको व्यवसायको तोकिएको कर र विवरण हेरफेर गरे बाफत रु.१०००/-थप दस्तुर लिई विवरण संशोधन गरिदिनु पर्नेछ र सो व्यहोरा दर्ता किताब र प्रमाणपत्रमा समेत उल्लेख गरिदिनु पर्नेछ । व्यवसाय दर्ता भएको ३५ दिनभित्र कार्यालयबाट कर्मचारी फिल्डमा नगई कुनै विवरण हेरफेर गर्नुपर्ने अवस्था रहेमा निःशुल्क सेवा दिनुपर्नेछ । तर ३५ दिन नाघेको अवस्थामा फिल्डमा नभई जुनसुकै विवरण हेरफेर दर्ता समेत दस्तुर रु.१५००/- लाग्नेछ ।

३) व्यवसायको प्रकृति, कारोबार गर्ने वस्तु तथा सेवाको किसिम तथा व्यवसायको नाम आदि परिवर्तन गर्नुपरेमा नयाँ प्रकृतिको व्यवसायको कर साविकको करको दर भन्दा बढी लाग्ने भएमा सो फरक कर रकम समेत असुल गर्नुपर्नेछ ।

१०. साझेदार थपघट र ठाउँसारी गर्नुपरेमा स्वीकृति लिनुपर्ने:

१) एक व्यक्ति वा एक भन्दा बढी व्यक्तिको नाममा दर्ता कायम भएको व्यवसायमा साझेदार थपघट गर्नु परेमा आवश्यक कागजात समेत संलग्न राखि कार्यालयमा निवेदन दिनुपर्नेछ ।

२) उपदफा (१) बमोजिम निवेदन परेमा सम्बन्धित कार्यालयले आवश्यक जाँचबुझ गरी चालु आर्थिक वर्ष सम्मको कर असुल गरी रु.१०००/- दस्तुर समेत लिई साझेदार थपघट गरिदिनु पर्नेछ ।

३) नगरपालिका क्षेत्रभित्र एक स्थानमा सञ्चालनमा रहेको पेश व्यवसाय अर्को स्थानमा ठाउँसारीको लागि निवेदन परेमा कार्यालयको आर्थिक विकास शाखाले आवश्यक जाँचबुझ गरी चालु आर्थिक वर्ष सम्मको कर असुल गरी कार्यालयमा भएको व्यवसायको लगत खारेजको सिफारिस जनाई सम्बन्धित वडा कार्यालयलाई

पत्राचार गर्नु पर्नेछ । यसरी सिफारिस प्राप्त भएको ठाउँ सारी जनाई साविकको वडा कार्यालयमा ठाउँसारीको जानकारी दिनु पर्नेछ ।

४) उपदफा (३) बमोजिम ठाउँसारी भएको जनाउ प्राप्त भएपछि सिफारिस गर्ने वडा कार्यालयले आफ्नो व्यवसायको लगत किताबमा ठाउँसारी जनाई लगत खारेज गर्नु पर्नेछ ।

५) उपदफा (४) बमोजिम लगत खारेजको सिफारिस भएपछि तोकिएको समयभित्र सम्बन्धित कार्यालयमा गई व्यवसायको दर्ता लगत कायम गर्नु करदाताको कर्तव्य हुनेछ ।

६) उपदफा (३) बमोजिम ठाउँसारी गर्न चाहने करदाताले ठाउँसारी भई जाने व्यवसाय रहने ठेगानाको कर बुझाउनु पर्ने कार्यालयमा ठाउँसारीको लागि निवेदन पेश गरेपछि कार्यालयले आवश्यक जाँचबुझ गरी रु.१०००/- दस्तुर लिई सो व्यहोरा दर्ता प्रमाणपत्रमा समेत खुलाई व्यवसायको ठाउँसारी गरिदिनु पर्नेछ ।

७) यस कार्यविधि बमोजिम ठाउँसारी भै आउने व्यवसायीको लगत खडा गर्ने कर्तव्य सम्बन्धित कार्यालयको हुनेछ ।

११.कार्यालयले विवरण माग गर्न र निर्देशन दिन सक्ने:

१) कुनै खास पेशा,व्यवसाय वा व्यापारीको सम्बन्धमा केहि कुरा बुझ्न आवश्यक ठानेमा कार्यालयले थप विवरण माग गर्न सक्नेछ । यसरी माग गरिएको विवरण उपलब्ध गराउने कर्तव्य सम्बन्धित व्यवसायीको हुनेछ ।

२) उपदफा (१) बमोजिम विवरण उपलब्ध नगराएमा कार्यालयले सम्बन्धि पेशा तथा व्यवसाय स्थलमा गई आवश्यक जाँचबुझ गर्न सक्नेछ ।

३) यस कार्यविधि बमोजिम दर्ता भएका पेशा,व्यवसाय संचालन गर्दा सामाजिक सदाचार कायम राख्नु पर्नेछ । यस सम्बन्धमा कार्यालयले दिने निर्देशिकाको पालना गराउने दायित्व सम्बन्धित व्यवसायीको हुनेछ ।

१२.व्यवसाय दर्ता खारेज गर्न सकिने:

१) यस कार्यविधि बमोजिम कर लाग्ने व्यवसाय दर्ता भएपछि दर्ता खारेजीको अवश्यक प्रक्रिया पुरा गरि निवेदन नपरेसम्म सो व्यवसाय चालु रहेको मानिनेछ ।

२) उपदफा (१) बमोजिम निवेदन पर्नुभन्दा अघिसम्म व्यवसाय सञ्चालनमै मानी कर निर्धारण गरी कर असुल उपर गरिनेछ ।

३) ऐन,नियमावली र यस कार्यविधि बमोजिम दर्ता भएको व्यवसाय बन्द गर्न चाहेमा मुनासिब खोली व्यवसायीले सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ ।

४) उपदफा (३) बमोजिम निवेदन प्राप्त भएपछि वडा कार्यालयले आवश्यक जाँचबुझ गरी चालु आर्थिक वर्षसम्म कर रकम र व्यवसाय खारेजीको लागि नगरपालिकामा सिफारिस सहित पठाउनु पर्नेछ । नगरपालिकाले कागजात अध्ययन गरी लगत कट्टा बापत रु.५००/-दस्तुर लिई लगत कट्टा गरिदिनु पर्नेछ ।

५) प्रचलित कानून विपरित कारोवार गरेमा वा पेश संचालन गरेमा वा व्यवसाय संचालन सम्बन्धमा कार्यालयले दिएको निर्देशन बारम्बार उलंघन गरेमा कार्यालयले व्यवसायको दर्ता खारेजी गरी बाँकी बक्यौता सरह व्यवसायीबाट असुल गर्नेछ ।

६) यस कार्यविधिमा जुनसुकै कुरा लेखिएको भएतापनि व्यवसाय खारेज वा लगत कट्टा गर्नु पूर्व व्यवसायीलाई सफाई पेश गर्ने पर्याप्त मौका दिनु पर्नेछ ।

१३. जरिवाना तथा थप दस्तुर लाग्ने:

१) कार्यविधिमा तोकिएको समयभित्र कर नबुझाएमा कर बुझाउने दायित्व भएको आर्थिक वर्षको लागि सम्बन्धित आर्थिक वर्षको अन्त सम्मको लागि लाग्ने करमा १० प्रतिशत जरिवाना लिई असुल उपर गरिनेछ
२) एक आर्थिक वर्ष समाप्त भएपछि पनि कर नबुझाएमा कार्यालयले प्रत्येक आर्थिक वर्षको लागि लाग्ने कर रकमको वार्षिक नगरपालिकाको आर्थिक ऐनले निर्दिष्ट गरे अनुसारको दरले जरिवाना लगाई कर तथा जरिवाना रकम असुल उपर गरिनेछ ।

१४.प्रतिलिपि दिन सक्ने:

व्यवसायको दर्ता प्रमाणपत्र हराएमा ,च्यातिएमा , नविकरण गर्ने महल खाली नभएमा वा यस्तै अन्य कारणले प्रमाणपत्र उपलब्ध गराउनु पर्ने भएमा यस सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी प्रतिलिपि दस्तुर रु.५००/- लिई नयाँ प्रतिलिपि प्रमाणपत्र जारी गर्न सक्नेछ ।

१५. व्यवसाय संचालन नभएको सिफारिस दिन सक्ने:

प्रचलित कानून बमोजिम दर्ता भएका व्यवसाय सञ्चालन नै नभएकोले सोको व्यहोरा सम्बन्धित निकायमा सिफारिसको लागि कार्यालयमा निवेदन पर्न आएमा सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी सो व्यहोरा प्रमाणित भएमा रु.१०००/- दस्तुर लिई माग बमोजिमको व्यहोरा सिफारिस उपलब्ध गराउन सकिनेछ ।

१६.व्यवसाय दर्ता/नविकरण नगरी संचालन गरेमा कारवाहि हुने:

१) प्रचलित कानून र यस कार्यविधि बमोजिम दर्ता नगरी कुनै पनि व्यवसाय नगरपालिका क्षेत्रभित्र संचालन गरेको पाइएमा वडा कार्यालय वा कार्यालयले सम्बन्धित व्यवसायीलाई ३५ दिन म्याद दिई व्यवसाय दर्ता गर्नको लागि पत्राचार गर्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिम व्यवसाय दर्ताका लागि जनाउ दिएको मितिले ३५ दिनभित्र कार्यालयमा गई व्यवसाय दर्ता नगरेमा सम्बन्धित व्यक्तिको हकमा नगरपालिकाबाट प्रवाह हुने सबै किसिमका व्यवसायिक सेवा सुविधाहरु बन्द गर्न सकिनेछ ।

३) उपदफा (२) बमोजिम सेवा सुविधा रोक्का राखेपछि ३ महिनाभित्र पनि व्यवसाय दर्ता नविकरण नगरी व्यवसाय संचालन गरेमा नियमनकारी निकायको सहयोगमा वा व्यवसायको प्रकृति हेरी नगरपालिका कार्यालयले कर तिर्न अटेर गर्ने व्यवसायीको व्यवसाय बन्द गरी लाग्ने कर,जरिवाना र अन्य दस्तुर प्रचलित कानून बमोजिम असुल उपर गरिनेछ ।

१७. प्रोत्साहन र सहजिकरण सम्बन्धि व्यवसाय:

कृषिजन्य उद्योग संचालन गर्ने ,स्थानीय बासिन्दालाई रोजगारी प्रदान गर्ने,स्थानीय उत्पादनलाई बजार प्रदान गर्ने,लक्षित वर्ग (एकल महिला,महिला,सिमान्तकृत,उत्पिडित,विपन्न साथै युवा)लाई उद्यमशिलता प्रवर्द्धनको लागि अनुदान प्रदान गर्न सकिनेछ । यस्ता अनुदान तथा सहूलियतका लागि वार्षिक निति तथा कार्यक्रममा समेटि आवश्यक बजेट विनियोजन गरिनेछ ।

१८.श्रमिक सम्बन्धि व्यवस्था:

उद्योग/ व्यवसायले नेपालको प्रचलित श्रम ऐन तथा श्रमसंग सम्बन्धित प्रचलित नियम कानून पूर्ण पालना गर्नुपर्नेछ । अन्यथा हुन गएको उजुरी वा जानकारी आएमा आवश्यक कारवाहि गरिनेछ ।

१९.वातावरण तथा भौगोलिक प्रभाव:

खानी उत्खन्न रसायनिक पदार्थ उत्पादन तथा प्राकृतिक श्रोत साधन प्रयोग गरि संचालन गरिने उद्योग संचालन पूर्वअनिवार्य रूपमा वातावरणीय प्रभाव मूल्याङ्कन गरि विज्ञको सिफारिस बमोजिम अनुमति दिने वा निदिने अधिकार नगरपालिकासंग निहित रहनेछ । साथै नगरपालिकाभिन्न सञ्चालित सम्पूर्ण उद्योग व्यवसायले आफुले उत्पादन गरेको फोहोर , प्रदुषण व्यवस्थान गर्ने जिम्मेवारी लिनु पर्नेछ ।

२०. उद्योग तथा व्यवसायको सामाजिक उत्तरदायित्व:

व्यवसायीले नाफाको प्रचलित कानून बमोजिम तोकिएको अंश सामाजिक उत्तरदायित्व शीर्षकमा छुट्याई नगरपालिकाभिन्नव सामाजिक सेवामा खर्च गर्नु पर्नेछ । कार्यालयले स्थानीय आवश्यकता र औचित्यका आधारमा व्यवसायीलाई सामाजिक उत्तरदायित्व शीर्षकमा छुट्याइएको रकम खर्च गर्ने क्षेत्र तोक्न सक्नेछ । सामाजिक सेवामा गरिएको खर्चको विवरण कार्यालयमा उपलब्ध गराउने दायित्व व्यवसायीको हुनेछ ।

२१.मूल्य निर्धारण,सेवा तथा उत्पादनको गुणस्तर मापदण्ड तथा अनुगमन:

कालोबजारी , गुणस्तरहिन सेवा वा वस्तु तथा म्याद गुज्ररिएका वस्तुको बिक्रि वितरण ,अधिक मूल्यमा कारोवार तथा आफुखुसि मूल्य वृद्धिलाई दण्डनीय ठहर गरिनेछ । गुणस्तर र मुल्य निर्धारणको लागि संघ वा प्रदेश तहका प्राविधिक र संस्थागत जिम्मेवारी नियकायको निति तथा मापदण्डलाई समेत श्रोतको रूपमा प्रयोग गरिनेछ । अनुगमन तथा मूल्याङ्कन गर्न विज्ञ , उपभोक्ता प्रतिनिधि,जनप्रतिनिधि,व्यवसायी,सुरक्षा निकाय सम्मिलित बजार अनुगमन समितिले काम गर्नेछ ।

२२. वडा कार्यालयले अभिलेन राख्नुपर्ने:

आफ्नो वडाभिन्न सञ्चालनमा रहेका व्यापार,व्यवसायको अभिलेख अनुसूचि ४ बमोजिमको ढाँचामा उद्यावधिक राखि त्यसको विवरण नगरपालिकाको कार्यालयमा उपलब्ध गराउनुपर्ने दायित्व सम्बन्धित वडा कार्यालयको हुनेछ ।

२३.अधिकार प्रत्योजन गर्न सकिने:

यस कार्यविधि कार्यान्वयनको लागि कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृत र प्रमुख प्रशासकीय अधिकृतले मातहतका अन्य अधिकृतहरु तथा वडा सचिवहरुलाई अधिकार प्रत्योजन गर्न सक्नेछ ।

२४.बाधा अड्काउ फुकाउने अधिकार:

१) यस कार्यविधि कार्यान्वयनको सिलसिलामा कुनै बाधा अड्काउ परेमा सो फुकाउने अधिकार नगरपालिकालाई हुनेछ ।

२) प्रचलित ऐन,नियम र यस कार्यविधिको मूलभूत कुरालाई असर नपर्ने गरी दफा (१) बमोजिमको बाधा फुकाउने अधिकारको प्रयोग नगर कार्यपालिकाले गर्न सक्नेछ ।

अनुसूचि-१

कार्यविधिको दफा ४ को उपदफा (१) संग सम्बन्धित

व्यवसाय दर्ता/नविकरण निवेदन फाराम

श्रीमन प्रमुख प्रशासकीय अधिकृत ज्यू,

शैल्यशिखर नगरपालिका नगर कार्यपालिकाको

कार्यालय गोकुलेश्वर, दार्चुला ।

विषय:व्यवसाय दर्ता/नविकरण सम्बन्धमा ।

मैले/हामीले निम्न स्थानमा व्यवसाय दर्ता/नविकरण गर्न लागेकाले आवश्यक कागजात सहित दरखास्त गर्न आएका छु /छौं । नियमानुसार लाग्ने कर बुझाउनुको साथै नगरपालिकाबाट समय-समयका दिइने आदेश/निर्देश समेत पालन गर्न मञ्जुर छु/छौं । साथै मैले/हामीले पेश गरेको कागजात तथा विवरणहरू ठिक साँचो रहेको र फरक परे कानून बमोजिम कारवाहि भएमा मञ्जुर छु / छौं ।

१. व्यवसायीको नाम, थर:.....
(फर्म कम्पनीको हकमा मुख्य व्यक्तिको नाम)
२. स्थानीय ठेगाना.....जिल्ला.....गा.पा./न.पा.....वडा नं.....मार्ग.....घर नं.....
३. बाबुको नाम, थर:
४. व्यवसाय रहने स्थानको ठेगाना: वडा नं.मार्ग.....घर नं.....
५. सम्पर्क फोन नं.मोबाइल नं.इमेल.
६. भाडामा भएको भए व्यवसाय रहने घर र जग्गा धनीको नाम, थर.....
७. ठेगाना.....वडा नं.घर नं.
८. व्यवसायको विवरण/प्रकृति:.....
९. पूँजिगत लगानी रु.
१०. फर्म/कम्पनीको नाम:
११. परिचय पाटीको साइज:(लम्बाई.....चौडाई.....वर्गफिट.....)
१२. अन्यत्र दर्ता भएको भए, दर्ता नं./कार्यालय.....

१३. संलग्न गर्नुपर्ने कागजातहरू: आफ्नै घर जग्गा धनि प्रमाणपत्रको प्रतिलिपि-१, भाडामा बस्ने भए भाडा रकम र भुक्तानी तरिका समेत खुलेको वहाल सम्झौतापत्र -१, नागरिकता प्रमाणपत्रको प्रतिलिपि-१, विदेशी नागरिकको हकमा नेपालस्थित राजदुतावासबाट व्यवसायीको नामा जारी कागजात-१, व्यवसायीको हालसालै पासपोर्ट साइजको फोटो २ प्रति, फर्म कम्पनी भएमा दर्ता, इजाजत प्रमाणपत्र र आन्तरिक राजश्व कार्यालयमा अधिल्लो आ.व.सम्मको कर तिरेको करदाता प्रमाणपत्रको प्रतिलिपि ।

.....
निवेदकको दस्तखत

मिति:

कार्यालय प्रयोजनका लागि मात्र:

निवेदन दस्तुर:दर्ता दस्तुर.व्यवसाय कर.

परिचय पाटी दस्तुर.....जरिवाना.....जम्मा.

व्यवसाय प्रमाणपत्र नं.....

मिति:

पेश गर्ने

ठिक छ भनि प्रमाणित गर्ने

स्वीकृत गर्ने

अनुसूचि - २

कार्यविधिको दफा ५ को उपदफा (३) संग सम्बन्धित

शैल्यशिखर नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

गोकुलेश्वर, दार्चुला

सुदूरपश्चिम प्रदेश, नेपाल

पेशा/व्यवसाय दर्ता किताब को नमुना

आ.व.

	क्र.स.
	दर्ता मिति
	दर्ता नं.

	संचालन मिति
	कोड
	संचालक वा मुख्य व्यक्तिको नाम
	व्यवसाय वा फर्मको नाम
	फोटो
	ठेगाना
	वडा नं.
	घर नं.
	फोन नं.
	व्यवसायीको किसिम
	कुल पूँजी
	श्रेणी
	आफ्नो वा वहाल
	प्रमाणित गर्नेको सहि
	नविकरण

अनुसूचि - ३

कार्यविधिको दफा ५ को उपदफा (३) संग सम्बन्धित
 शैल्यशिखर नगरपालिका
 नगर कार्यपालिकाको कार्यालय
 गोकुलेश्वर, दार्चुला सुदूरपश्चिम प्रदेश, नेपाल

मिति:

व्यवसाय दर्ता प्रमाणपत्र

फोटो

करदाता नं.दर्ता मिति: २०/ / गते

प्रमाणपत्र नं.

जिल्ला.....नगरपालिका वडा नं.....बस्ने

श्री.....लाई निम्न विवरण अनुसार व्यवसाय दर्ता गरी यो प्रमाणपत्र जारी गरिएको छ ।

व्यवसायीको ना.प्र.नं.जारि गर्ने जिल्ला:

जारि मिति:

व्यवसायको नाम:

व्यवसाय सञ्चालन मिति:

व्यवसाय रहने स्थान:

बाटोको नाम:घर नं.टोल.

व्यवसाय रहनेघर/जग्गाधनीको नाम:

व्यवसायको प्रकृति:

विवरण परिचय पाटी को साइज:

पूँजिगत लगानी (रु.मा).....

.....

संचालक

तयार गर्ने

जारी गर्ने

- १) प्रत्येक आर्थिक वर्षको लागि तोकिएको वार्षिक कर उक्त आ.व.को ३ महिना दिन भित्र बुझाई प्रमाणपत्र नविकरण गर्नुपर्नेछ । नगरपालिकाबाट व्यवसाय कर टोली खटाइएको अवस्थामा व्यवसायीको कार्यस्थलमै व्यवसाय प्रमाणपत्र नविकरण गर्न सकिनेछ ।
- २) व्यवसाय गरी आएको स्थान परिवर्त गर्न परेमा वडा कार्यालयको सिफारिसमा नगरपालिकाबाट पूर्व स्वीकृति लिनुपर्नेछ ।
- ३) व्यवसाय बन्द गर्नु परेमा व्यवसायीले नगरपालिकाको सम्बन्धित वडा कार्यालयको सिफारिसमा कार्यालयबाट व्यवसाय बन्द भएको जनाउ पत्र अनिवार्य रूपमा लिनुपर्नेछ । अन्यथा व्यवसाय चालु नै रहेको मानी साल बसाली रूपमा कर लाग्नेछ ।
- ४) यो प्रमाणपत्र व्यवसाय गरेको स्थानमा सबैले देखिने गरी राखिनु पर्दछ । नगरपालिकाको कर्मचारीहरूले हेर्न चाहेको बखतमा तुरुन्त देखाउनु पर्दछ ।
- ५) कुनै पनि किसिमको व्यवसायिक गतिविधिमा बाल श्रमिकहरू प्रयोग गर्न पाइने छैन । यदि सो गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाहि गरी व्यवसाय खारेजी समेत गर्न सकिनेछ ।
- ६) व्यवसायबाट उत्पादन हुने फोहोरमैला उचित व्यवस्थापन गर्ने दायित्व व्यवसायिको हुनेछ ।
- ७) व्यवसाय सञ्चालनको सिलसिलामा नगरपालिकाबाट समय समयमा दिने निर्देशनको पालना गर्नु व्यवसायिको कर्तव्य हुनेछ ।
- ८) उल्लेखित शर्तनामाहरू पालना नगरेमा नगरपालिकाले जुनसुकै बखतमा पनि यो प्रमाणपत्र रद्द गरी व्यवसाय बन्द समेत गर्न सक्नेछ ।
- ९) यो प्रमाणपत्र शैल्यशिखर नगरपालिकाको स्थानीय कर प्रयोजनको लागि जारी गरिएको हो । कुनै पेशा वा व्यवसाय प्रचलित कानून बमोजिम कुनै निकायबाट अनुमति लिएर मात्र सञ्चालन गर्नुपर्ने भएमा सो समेत लिएर मात्र सञ्चालन गर्नु पर्नेछ ।

अनुसूचि -४
कार्यविधिको दफा २२ संग सम्बन्धित
शैल्यशखिर नगरपालिका
.....नं. वडा कार्यालय
गोकुलेश्वर, दार्चुला
सुदूरपश्चिम प्रदेश, नेपाल
वडामा रहेका व्यवसायको विवरण

क्र.स.	व्यवसायिको नाम	व्यवसाय /फर्मको नाम	ठेगाना	सम्पर्क नं.	दर्ता /नविकरण भए/नभएको(आर्थिक वर्ष समेत उल्लेख गर्ने)	कैफियत

आज्ञाले
(सुरेन्द्रबहादुर विष्ट)
प्रमुख प्रशासकीय अधिकृत